



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक
सम्बन्धी नियमावली, २०६५ को नियम ३
बमोजिम सार्वजनिक गरिएको आ.व. २०७९/०८० को माघ देखि चैत्र
महिनासम्म सम्पादित मुख्य क्रियाकलापहरूको विवरण
(स्वतः प्रकाशन)



गुल्मीदरबार गाउँपालिका
गौडाकोट, गुल्मी
लुम्बिनी प्रदेश, नेपाल

क्र.सं.	विषय सूची	पेज नं.
१	गाउँपालिकाको स्वरूप र प्रकृति	१
२	गाउँपालिकाको काम, कर्तव्य र अधिकार	१
३	गाउँपालिकाको संगठन संरचना	४
४	गाउँपालिकामा रहने कर्मचारी संख्या	५
५	गाउँपालिकाको शाखा र जिम्मेवार अधिकारी	५
६	गाउँपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण	५
७	गाउँपालिकाबाट प्रदान गरिने सेवा	१५
८	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अधिकार	१६
९	सम्पादन भएका कामको विवरण	२२
१०	निर्णय गर्ने प्रक्रिया र अधिकारी :	२९
११	निर्णय उपर उजुरी सुन्ने अधिकारी :	२९
१२	सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद :	२९
१३	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :	२९
१४	सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण :	३२

गाउँपालिकाको स्वरूप र प्रकृति

नेपालको संविधान, २०७२ को धारा २९५ को उपधारा ३ बमोजिम गठन भई मिति: २०७३/११/२७ देखि लागु भएको ४६० गाउँपालिका मध्येको एक गाउँपालिका। यस गाउँपालिका अन्तर्गत ७ वडा कार्यालय रहेका छन्। अन्तर्गतका वडा कार्यालय लगायत अन्य संघ-संस्थाहरूसँग संस्थागत समन्वय गर्दै विकास निर्माण, अनुगमन र अन्य थुप्रै प्रकृतिका सेवा प्रवाह गर्दै पालिकाका करिब २५ हजार जनतामा स्थानीय सरकारको रूपमा रही कार्यहरू गर्दछ।


गाउँपालिकाको काम, कर्तव्य र अधिकार

संविधानको भाग ५ धारा ५७ अनुसूचि ८ को एकल अधिकार र अनुसूचि ९ को साझा अधिकारमा उल्लेखित अधिकार अनुसार स्थानीय सरकार सञ्चालन ऐन- २०७४ ले तोकेका काम, कर्तव्य र अधिकारहरू देहाय बमोजिम रहेका छन्।

- ✓ नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन
- ✓ सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन, सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन, तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान, क्षमता अभिवृद्धि, प्रवर्द्धन, परिचालन र विकास
- ✓ एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी
- ✓ सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- ✓ ढुगाँ, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुगाँ आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- ✓ सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- ✓ सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
- ✓ स्थानीय सेवाको व्यवस्थापन
- ✓ स्थानीय तथ्यांक र अभिलेख संकलन
- ✓ विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन
- ✓ सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन
- ✓ सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी
- ✓ प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन
- ✓ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन
- ✓ गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामाकरण, सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन, आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन लगायत शिक्षा संग सम्बन्धित अन्य कार्य
- ✓ आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन, स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन

- ✓ औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन
- ✓ स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- ✓ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाइ
- ✓ गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- ✓ जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याकं संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन
- ✓ जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण
- ✓ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य
- ✓ जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
- ✓ बेरोजगारको तथ्याकं संकलन
- ✓ कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- ✓ खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा
- ✓ विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन
- ✓ जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- ✓ स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- ✓ विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू
- ✓ सामाजिक सुरक्षा र गरिबी निवारण
- ✓ व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकं
- ✓ स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण
- ✓ सुकुम्बासी व्यवस्थापन
- ✓ प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- ✓ यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- ✓ भूमि व्यवस्थापन
- ✓ सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- ✓ स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन
- ✓ संघ, संस्था दर्ता तथा नवीकरण
- ✓ वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन
- ✓ सिफारिस तथा प्रमाणित गर्ने

गाउँपालिकाको संगठन संरचना



गाउँपालिकामा रहने कर्मचारी संख्या

२५ हजार सम्म जनसंख्या भएको स्थानीय तहको लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको संगठन संरचना बमोजिमको संख्या।

गाउँपालिकाको शाखा र जिम्मेवार अधिकारी

सि.नं.	कोठा नं.	शाखा	जिम्मेवार अधिकारी
१	३	कार्यालय प्रमुख	श्री लक्ष्मण पाण्डे
२	४	आर्थिक प्रशासन शाखा	रिक्त
३	४	राजश्व प्रशासन	श्री प्रकाश थापा
४	५	जिन्सी शाखा	श्री भिमसेन थापा
५	५	सामाजिक सुरक्षा तथा पन्जिकरण सेवा ईकाई	श्री धाम बहादुर ढंगा
६	६	प्रशासन, योजना तथा अनुगमन	श्री टंकप्रसाद पन्थी
७	७	सामाजिक तथा आर्थिक विकास	श्री नवराज घिमिरे
८	८	सूचना तथा प्रविधि	श्री टुक बहादुर राना
९	९	सहायता कक्ष,दर्ता तथा चलानी	श्री टोपलाल जवाली
१०	१०	आन्तरिक लेखा परीक्षण	श्री टेकराज गिरी
११	११	प्रवक्ताको कार्यकक्ष	श्री शालिकराम टण्डन
१२	१२	कानूनी सल्लाहकार	श्री हरि प्रसाद अर्याल
१३	१३	स्टोर	श्री टोपलाल जवाली
१४	१४	पूर्वाधार विकास	श्री राजु अर्याल
१५	१५	शिक्षा, युवा तथा खेलकुद	श्री नरेन्द्रप्रसाद शर्मा
१६	१६	रोजगार सेवा केन्द्र	श्री निर्मला पाण्डे
१७	१०	आन्तरिक लेखा परीक्षण	श्री टेकराज गिरी
१८	१७	स्वास्थ्य शाखा	श्री नारायण प्रसाद अर्याल
१९	१८	पूर्वाधार विकास ख	श्री खिम बहादुर कार्की
२०	१९	पशुपंछी विकास शाखा	श्री उजेलीदेवी पोख्रेल
२१	२०	कृषि विकास शाखा	श्री आविष्कार खत्री

गाउँपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

सि.नं	कर्मचारीको नाम	पद	सम्पर्क नम्बर	कार्य विवरण
१	लक्ष्मण पाण्डे	प्रमुख प्रशासकीय अधिकृत	९८५७०६७९९२	प्रमुख प्रशासकीय अधिकृत पद तथा कार्यालय प्रमुख पदले गर्ने भनी प्रचलित कानुनले सुम्पेको काम कर्तव्य र अधिकार तथा स्थानीय सरकार संचालन ऐन २०७४ र गुल्मीदरबार गाउँपालिकाको गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली तथा गाउँ कार्यपालिका (कार्य सम्पादन) नियमावलीले सुम्पेको काम कर्तव्य र अधिकार
२	नारायण प्रसाद अर्याल	अधिकृत छैठौं, स्वास्थ्य	९८५७०८५२९९	स्वास्थ्य शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यहरु सम्पादन गर्ने
३	नवराज घिमिरे	अधिकृत छैठौं प्रशासन	९८५७०८५२०९	सामाजिक विकास शाखा प्रमुख भई सामाजिक विकास शाखा अन्तर्गतका विभिन्न कार्यहरु प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही सम्पादन गर्ने ।
४	टंक प्रसाद पन्थी	अधिकृत छैठौं प्रशासन	९८५७०८५२०८	योजना, प्रशासन शाखा प्रमुख भई कर्मचारी प्रशासन, योजना तथा अनुगमन सम्बन्धी प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही कार्यहरु सम्पादन गर्ने
५	उजेलीदेवी पोख्रेल	अधिकृत छैठौं, पशु प्राविधिक	९८५७०८५२९०	पशुपंक्षी विकास शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही तोकिएका कार्यहरु सम्पादन गर्ने ।

६	रिक्त	अधिकृत छैठौं, लेखा	९८५७०८५२९५	आर्थिक प्रशासन शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही नियमानुसार लेखा सम्बन्धी काम गर्ने ,श्रेस्ता राख्ने,लेखापरीक्षण गराउने र बेरुजु फर्छोट सम्बन्धीका कार्यहरु गर्ने साथै प्रमुख प्रशासकीय अधिकृतले तोकेका अन्य कार्यहरु गर्ने ।
७	राजु अर्याल	इन्जिनियर,अधिकृत छैठौं	९८५७०८५२९४	पूर्वाधार विकास शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा गाउँपालिकाको पूर्वाधार निर्माण तथा समग्र विकास निर्माणसँग सम्बन्धित विभिन्न कार्यहरु गर्ने ।
८	नरेन्द्र शर्मा	शाखा प्रमुख	९८५७०८५२९३	शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही गाउँपालिकाको विद्यालय शिक्षा, आधारभूत तहको परीक्षा संचालन विद्यालय अनुगमन तथा मूल्याङ्कन लगायत शिक्षा तथा खेलकुद सम्बन्धी तोकिएका विभिन्न कार्यहरु सम्पादन गर्ने।
९	रिक्त	सूचना प्रविधि अधिकृत	९८५७०७४४००	सूचना प्रविधि शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही विद्युतिय शुसासन लगायत गाउँपालिकाको सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धी कार्य गर्ने।
१०	निर्मला पाण्डेय	रोजगार संयोजक	९८६७०९४३००	प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको TOR बमोजिमका विभिन्न कार्यहरु प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष निर्देशन निगरानीमा सम्पादन गर्ने।
११	आविशकार खत्री	अधिकृत छैठौं, कृषि	९८५७०८६२९२	कृषि शाखा प्रमुख भई प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही गाउँपालिकाको समग्र कृषि क्षेत्रको वृहत्तर हितको लागि कार्य गर्ने गराउने ।
१२	खिम बहादुर थापा	शिक्षा – सहायक	९८६७२६२८७४	शिक्षा युवा तथा खेलकुद शाखामा रहि शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही गाउँपालिकाको विद्यालय शिक्षा, आधारभूत तहको परीक्षा संचालन विद्यालय अनुगमन तथा मूल्याङ्कन लगायत शिक्षा तथा खेलकुद सम्बन्धी तोकिएका विभिन्न कार्यहरु सम्पादन गर्ने।
१३	भिमसेन थापा	सहायक पाँचौं (प्रशासन)	९८५७०६९७३२	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही प्रत्यायोजित अधिकार बमोजिम जिन्सी व्यवस्थापन, सामागी खरिद व्यवस्थापन लगायतका कार्यहरु सम्पादन गर्ने।
१४	घनश्याम चुँदाली	वडा सचिव	९८५७०८५२०४	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही ४ नं. वडा कार्यालयको वडा सचिव भई प्रत्यायोजित अधिकार बमोजिम वडाको प्रशासनिक प्रमुख भई कामकाज गर्ने ।
१५	खिम बहादुर कार्की	खा.पा.स.टे. पाँचौं	९८५७०६७९६९	प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष निर्देशन र मातहतमा रही वडा नं. ३ र ३ र ७ का खानेपानी तथा पूर्वाधार विकास सम्बन्धी तोकिए बमोजिमका कार्य गर्ने।
१६	काज (धुर्कोट गा.पा.)	सहायक पाँचौं (लेखा)	९८५७०६४०७८	गाउँपालिकाको राजश्व आम्दानी सम्बन्धी कार्य गर्ने, दैनिक साप्ताहिक तथा मासिक रुपमा राजश्व बैंक दाखिला गर्ने गराउने र प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही लेखा प्रमुखसँग समन्वय गरी पालिकाको आर्थिक प्रशासन सम्बन्धी विभिन्न कार्य गर्ने।
१७	टेकराज गिरी	आ.ले.प.सहायक	९८४४७४६९०६	तोकिएको समयमा आन्तरिक लेखा परीक्षण गरी बेरुजु शून्य गराउन आवश्यक सहयोग गर्ने र गाउँपालिकामा आर्थिक अनुशासन कायम गर्ने तथा बेरुजु फर्छोटको लागि आवश्यक प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही कार्य गर्ने ।
१८	माया टण्डन	वडा सचिव	९८५७०८५२०७	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही ५ नं. वडा कार्यालयको वडा सचिव भई प्रत्यायोजित अधिकार बमोजिम वडाको प्रशासनिक प्रमुख भई कामकाज गर्ने ।
१९	विक्रम बस्नेत	सव-इन्जिनियर	९८५७०८९५२७	पूर्वाधार विकास शाखामा रही शाखा प्रमुखसँगको समन्वयमा पूर्वाधार विकास, लगत स्टिमेट मूल्याङ्कन, प्राविधिक अनुगमन लगायतका विकास निर्माणसँग सम्बन्धित कार्यहरु गर्ने साथै १ नं. वडा कार्यालयको समेत प्राविधिक कार्य सम्पादन गर्ने ।
२०	रिक्त	सव-इन्जिनियर		प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही विकास निर्माण र पूर्वाधार विकास सम्बन्धी प्राविधिक कार्य गर्ने।
२१	टुक बहादुर राना	कम्प्युटर अपरेटर	९८४७५९६३९३	सूचना प्रविधि शाखामा रही सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धी तथा अन्य तोकिएको जिम्मेवारी अनुसारका कार्यहरु सम्पादन गर्ने र प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही ३ नं. वडा सचिवको रुपमा समेत कार्य सम्पादन गर्ने ।
२२	रोमनाथ कडेल	प्राविधिक सहायक (शिक्षा)	९८४७९७७७००	शिक्षा युवा तथा खेलकुद शाखामा रहि प्रत्यायोजित अधिकार बमोजिम प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही गाउँपालिकाको विद्यालय शिक्षा, आधारभूत तहको परीक्षा संचालन विद्यालय अनुगमन तथा मूल्याङ्कन लगायत शिक्षा तथा खेलकुद सम्बन्धी तोकिएका विभिन्न कार्यहरु सम्पादन गर्ने।
२३	धाम बहादुर ढँगा	एम.आइ.एस. अपरेटर	९८५७०६४७२५	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही पन्जिकरण तथा सामाजिक सुरक्षा तर्फको तथ्याङ्क अभिलेखिकरण सम्बन्धीका कार्यहरु सम्पादन गर्ने ।

२४	रमेश खड्का	प्राविधिक सहायक	९८४७११४१७	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही रोजगार शाखा प्रमुखसँग समन्वय गरी रोजगार शाखा रोजगार सेवा केन्द्रमा रहि प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राविधिक पक्षको कामकाज गर्ने तोकिए बमोजिम गर्ने साथै वडा नं ०४ को प्राविधिक भई कामकाज समेत गर्ने ।
२५	एलिना खड्का	स्टाफ नर्स, स्वास्थ्य	९८०५४६६२२६	स्वास्थ्य शाखामा रहि शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यहरु सम्पादन गर्ने
२६	पुष्पा के.शी.	रोजगार सहायक	९८०५४६६२२६	प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको TOR बमोजिमका विभिन्न कार्यहरु प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखको प्रत्यक्ष निर्देशन निगरानीमा सम्पादन गर्ने।
२७	जग बहादुर सर्तुङ्गी	वडा सचिव	९८५७०८५२०१	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही १ नं. वडा कार्यालयको वडा सचिव भई प्रत्यायोजित अधिकार बमोजिम वडाको प्रशासनिक प्रमुख भई कामकाज गर्ने ।
२८	रिक्त	वडा सचिव	९८५७०८५२०३	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही ३ नं. वडा कार्यालयको वडा सचिव भई प्रत्यायोजित अधिकार बमोजिम वडाको प्रशासनिक प्रमुख भई कामकाज गर्ने ।
२९	रुम बहादुर गाहा	वडा सचिव	९८५७०८५२०२	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही २ नं. वडा कार्यालयको वडा सचिव भई प्रत्यायोजित अधिकार बमोजिम वडाको प्रशासनिक प्रमुख भई कामकाज गर्ने ।
३०	रिक्त	असिस्टेन्टसब-इन्जिनियर		प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही विकास निर्माण र पूर्वाधार विकास सम्बन्धी प्राविधिक कार्य गर्ने।
३१	रिक्त	असिस्टेन्टसब-इन्जिनियर		प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही विकास निर्माण र पूर्वाधार विकास सम्बन्धी प्राविधिक कार्य गर्ने
३२	सागर सारु	असिस्टेन्ट सब-इन्जिनियर	९८४७४९६४७४	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही ५ र ६ नं. वडा कार्यालयको विकास निर्माण र पूर्वाधार विकास सम्बन्धी प्राविधिक कार्य सम्पादन गर्ने ।
३३	प्रकाश थापा	सूचना सहायक	९८५७०६४९६१	प्रशासन योजना तथा अनुगमन शाखामा रही तोकिएको कार्य गर्ने र गाउँपालिकाको समग्र वस्तुस्थितिको सूचना संकलन गरि अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
३४	लिल बहादुर घर्ति	ना.कृ.प्राविधिक	९८४५५९९६७४	गाउँपालिकाको कृषि शाखामा रही प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही कृषि शाखा प्रमुखसँग समन्वय गरी गाउँपालिकाको कृषि विकास सम्बन्धी प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने साथै १ र २ नं. वडा कार्यालयको कृषि प्राविधिक समेतको कार्य गर्ने ।
३५	नारायण पन्थी	ना.प.स्वा.प्राविधिक	९८५७०६७४०८	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही पशु शाखा प्रमुखसँग समन्वय गरी १ र २ नं. वडा कार्यालयमा पशु प्राविधिकको रुपमा रही पशुस्वास्थ्य सम्बन्धीका विभिन्न कार्यहरु सम्पादन गर्ने ।
३६	उद्धव प्रसाद न्यौपाने	ना.प.स्वा.प्राविधिक	९८५७०३५७६०	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही पशु शाखा प्रमुखसँग समन्वय गरी ३ र ४ नं. वडा कार्यालयमा पशु प्राविधिकको रुपमा रही पशुस्वास्थ्य सम्बन्धीका विभिन्न कार्यहरु सम्पादन गर्ने ।
३७	जयहिमाल कँडेल	ना.प.स्वा.प्राविधिक	९८४७५०७५३६	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही पशु शाखा प्रमुखसँग समन्वय गरी ६ र ७ नं. वडा कार्यालयमा पशु प्राविधिकको रुपमा रही पशुस्वास्थ्य सम्बन्धीका विभिन्न कार्यहरु सम्पादन गर्ने ।
३८	हरिप्रसाल कँडेल	ना.प.स्वा.प्राविधिक	९८५७०३६१३१	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही पशु शाखा प्रमुखसँग समन्वय गरी ५ नं. वडा कार्यालयमा पशु प्राविधिकको रुपमा रही पशुस्वास्थ्य सम्बन्धीका विभिन्न कार्यहरु सम्पादन गर्ने ।
३९	नमुना गौतम	ना.कृ.प्राविधिक	९८४०५९८६१३	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही कृषि शाखा प्रमुखसँग समन्वय गरी ४ र ५ नं. वडा कार्यालयको कृषि प्राविधिक सम्बन्धी कार्य गर्ने ।
४०	सकुन्तला मल्ल शाही	ना.कृ.प्राविधिक	९८६६४१२०६६	प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही कृषि शाखा प्रमुखसँग समन्वय गरी ६ र ७ नं. वडा कार्यालयको कृषि प्राविधिक सम्बन्धी कार्य गर्ने ।
४१	मोहन सिंह तङ्नामी	सहायक कर्मचारी	९८४७३५७४३१	५ नं. वडा कार्यालयको सहायक कर्मचारीको रुपमा रही वडा सचिवको काममा सहजिकरण लगायतका अन्य तोकिएका कार्यहरु सम्पादन गर्ने ।
४२	विनिता जवाली	फिल्ड सहायक	९८४७४३२९५०	गाउँपालिकाको पन्जिकरण शाखामा रही पन्जिकरण सम्बन्धीका विभिन्न कार्यहरु गर्ने तथा गाउँपालिकाको सहायता कक्षबाट नागरिकलाई सेवाप्रवाहको लागि तोकिएको जिम्मेवारी अनुसार कार्य
४३	भुपाल खत्री	अ.सव.इन्जिनियर	९८६७५८२७५५	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुखको मातहतमा रही ४ नं. वडा कार्यालयको विकास निर्माण र पूर्वाधार विकास सम्बन्धी प्राविधिक कार्य गर्ने
४४	महेन्द्र परियार	उद्यम विकास सहजकर्ता	९८४७५८३०००	गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडुपा) अन्तर्गतको TOR बमोजिमका विभिन्न कार्यहरु प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष निर्देशन निगरानीमा सम्पादन गर्ने।
४५	भगवती थापा श्रीस	उद्यम विकास सहयोगी	९८४७०४०४००	गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडुपा) अन्तर्गतको TOR बमोजिमका विभिन्न कार्यहरु प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष निर्देशन निगरानीमा सम्पादन गर्ने।

४६	अमर बहादुर पल्ली	खेलकुद शिक्षक	९८६७७३८८८५	शिक्षा युवा तथा खेलकुद शाखामा रही विद्यालयस्तर र समग्र गाउँपालिकामा खेलकुद सम्बन्धी विभिन्न प्रशिक्षण दिने कार्य गर्ने ।
४७	मित्रलाल जवाली	कार्यालय सहयोगी	९८४७०६५१२	गाउँ कार्यपालिकाको कार्यालयमा रही सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
४८	ओम बहादुर रजाली	कार्यालय सहयोगी	९८४७४४२८१४	४ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
४९	गोविन्द थापा	हलुका सवारी चालक	९८४४७७०९८६	सवारी साधन चलाउने र आवश्यकतानुसार कार्यालयको अन्य कामकाज गर्ने ।
५०	महेन्द्र कार्की	ह.स.चा.(एम्बुलेन्स चालक)	९८४७२३२८८८	गाउँपालिकाको एम्बुलेन्स संचालन सम्बन्धी कार्य गर्ने
५१	टोपलाल जवाली	कार्यालय सहयोगी	९८४३८६०८६२	गाउँ कार्य पालिकाको कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५२	चोलाकान्त पौडेल	कार्यालय सहयोगी	९८४७३९२८३५	गाउँ कार्य पालिकाको कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५३	गोमा खत्री	कार्यालय सहयोगी	९८४०४७५७४५	सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५४	माया कुमारी राक्स	कार्यालय सहयोगी	९८६२९०८०५८	१ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५५	समुन्द्र प्रसाद श्रेष्ठ	कार्यालय सहयोगी	९८४७४५३८७७	२ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५६	नैना थापा	कार्यालय सहयोगी	९७४७०६०६४६	३ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५७	अर्जुन वि.क.	कार्यालय सहयोगी	९८६७९२८०९८	३ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५८	शान्ता गिरी	कार्यालय सहयोगी	९८४७३५८८५२	५ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
५९	दिनेश प्रसाद श्रेष्ठ	कार्यालय सहयोगी	९८४७३५७६६८	६ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।
६०	निरु खत्री	कार्यालय सहयोगी	९८४४०९०४६९	७ नं. वडा कार्यालयमा सरसफाई चिठ्ठी पत्र लगायतका कार्य गर्ने ।

गाउँपालिकाबाट प्रदान गरिने सेवा

क. स्थानीय प्रशासन सम्बन्धी सेवा :

- ❖ व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद को दर्ता ।
- ❖ व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।
- ❖ पारिवारिक विवरण प्रमाणित ।
- ❖ नाता प्रमाणित ।
- ❖ नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने ।
- ❖ नाता प्रमाणित गर्ने ।
- ❖ निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने ।
- ❖ वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने ।
- ❖ व्यक्तिगत विवरण प्रमाणित गर्ने ।
- ❖ आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने ।
- ❖ प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

ख. व्यवसाय, संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- ❖ स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण ।
- ❖ स्थानीय स्तरका व्यवसायको दर्ता तथा नवीकरण ।

ग. विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- ❖ पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
- ❖ विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन ।
- ❖ विपद् न्यूनीकरणका लागि तयारी ।
- ❖ विपद् पीडित भएकाहरूलाई क्षतिपूर्ति एवं राहत वितरण ।
- ❖ विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण ।
- ❖ विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन ।
- ❖ विपद् भएको क्षति विवरण संकलन ।
- ❖ विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
- ❖ विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य ।
- ❖ स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली ।
- ❖ विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन ।
- ❖ विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

घ. सामाजिक सुरक्षा अन्तर्गतको सेवा:

- ❖ जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन ।

ड. अन्य विविध सेवाहरू:

- ❖ सहकारी सम्बन्धी सेवा ।
- ❖ स्थानीय कर, सेवा शुल्क तथा दस्तुर सम्बन्धी सेवा ।
- ❖ स्थानीय सेवाको व्यवस्थापन ।

- ❖ स्थानीय तथ्यांक र अभिलेख संकलन ।
- ❖ स्थानीयस्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी सेवा ।
- ❖ आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी सेवा ।
- ❖ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी सेवा ।
- ❖ स्थानीय बजार व्यवस्थापन र वातावरण सम्बन्धी सेवा ।
- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाई सम्बन्धी सेवा ।
- ❖ स्थानीय अभिलेख व्यवस्थापन ।
- ❖ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सम्बन्धी सेवा ।
- ❖ बेरोजगारको तथ्यांक संकलन
- ❖ खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा सम्बन्धी सेवा ।
- ❖ गरिबी निवारण ।
- ❖ भूमि व्यवस्थापन ।
- ❖ सञ्चार सेवा ।
- ❖ विकास सम्बन्धी कार्य ।

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अधिकार

क्र.सं.	कार्यालयले दिने सेवाहरू	सेवाग्राहीले पेश गर्नु पर्ने कागजातहरू	प्रक्रिया	लाग्ने शुल्क	लाग्ने समय	जिम्मेवार शाखा/फाँट/व्यक्ति
१	नागरिकता सिफारिस	➢ बाबु आमाको नागरिकताको प्रमाणपत्र ➢ जन्म दर्ताको प्रमाणपत्र ➢ शैक्षिक योग्यताको प्रमाणपत्र ➢ निवेदन फाराम ➢ स्पष्ट नभएमा सर्जिमिन मुचुल्का	➢ नागरिकताको फाराम र फोटो प्रमाणित	➢ निवेदन दस्तुर निशुल्क ➢ नागरिकता सिफारिस (फाराम सहित) रु २००।— ➢ नागरिकता प्रतिलिपी सिफारिस रु २००।— ➢ अगिकृत नागरिकता सिफारिस रु.५००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरन्त	बडा कार्यालय
२	जग्गा नामसारी दाखेल+खारेज सिफारिस	➢ सरोकारवाला सबैको नागरिकताको प्रमाणपत्र, ➢ जग्गाधनी प्रमाणपूजा, ➢ मृत्यु दर्ताको प्रमाणपत्र, ➢ स्पष्ट नभएमा सर्जिमिन मुचुल्का+सनाखत समेत ➢ जग्गा रजिष्ट्रेशन गरेको कागज मालपोत दस्तुर तिरेको रसिद	➢ आवश्यक प्रक्रिया पुगे पछि मालपोत कार्यालयलाई किटानी सिफारिस	➢ घर कायम सिफारिस दस्तुर रु.५००।— ➢ घर तथा जग्गा नामसारी (मालपोत) रु. ५००।— ➢ जग्गा धनि दर्ता प्रमाण पुर्जामा ➢ फोटो टाँस गर्ने सिफारिस रु २००।— ➢ जग्गा धनि दर्ता प्रमाण पुर्जा ➢ प्रतिलिपी सिफारिस रु ५००। ➢ घर तथा वाटो भए, नभएको ➢ (राजीनामा) सिफारिस दस्तुर रु ५००।— ➢ (४ कित्ता भन्दा बढीमा प्रति कित्ता थप १००) ➢ घर तथा वाटो भए, नभएको (अंशवण्डा तथा वकस) सिफारिस दस्तुर रु ५००।— ➢ (३ पुस्ते सम्मका लागी) ➢ साविक पुर्जा प्राप्त जग्गाको हकभोग ➢ सिफारिस दस्तुर रु २००।— ➢ फिल्डवुक कायम भएको जग्गाको ➢ हकभोग सिफारिस दस्तुर रु १०००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरन्त	बडा कार्यालय

				➤ छुट कित्ता जग्गा दर्ता सिफारिस ➤ दस्तुर रु १०००।— ➤ (मालपोत मुल्याङ्कनकाट कुल मुल्यको १ प्रतिशतका दरले) ➤ तोकिएको बाहेक जग्गा सम्बन्धि ➤ सिफारिस दस्तुर रु ३००।— ➤ जग्गाको मोही लगत कट्टा ➤ सिफारिस दस्तुर रु २०००।— ➤ निजि, आवादी जग्गाको रुख काट्ने सिफारिस दस्तुर रु २००।— ➤ (५ भन्दा बढीमा प्रति गोटा थप रु १००)			
३	नाता प्रमाणित	➤ व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन, ➤ नाता सम्बन्ध देखिने कागज पत्र, ➤ नागरिकताको प्रमाणपत्र, ➤ पासपोर्ट साइजका २+२ प्रति फोटा, ➤ आवश्यकता अनुसार सर्जमिन मुचुल्का+ सनाखत समेत	➤ फोटो प्रमाणित गरी निवेदन माग अनुसार नाता प्रमाणित गरिने	➤ नेपाली भाषामा रु.३००।— ➤ अंग्रेजी भाषामा रु.७००।— ➤ पारिवारिक पेन्सन (नेपाली) रु ५००।— ➤ पारिवारिक पेन्सन (विदेशी) रु १२००।— ➤ नाबालक सिफारिस रु २००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
४	प्रमाणीत	➤ व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन, ➤ नाता सम्बन्ध देखिने कागज पत्र, ➤ नागरिकताको प्रमाणपत्र, ➤ पासपोर्ट साइजका २+२ प्रति फोटा, ➤ आवश्यकता अनुसार सर्जमिन मुचुल्का+ सनाखत समेत	➤ फोटो प्रमाणित गरी निवेदन माग अनुसार प्रमाणित गरिने	➤ विवाहित, अविवाहित वसोवास ➤ जन्म, मृत्यु प्रमाणीत रु २००।— ➤ विवाहित, अविवाहित वसोवास ➤ जन्म, मृत्यु प्रमाणीत अंग्रेजीमा रु ५००। ➤ चारित्रीक प्रमाणीत रु ३००।— ➤ व्यक्ती प्रमाणीत रु २००।—			
		➤ व्यहोरा खुलेको कितानी निवेदन		➤ नेपाली भाषामा रु.२००।—			

		➤ नागरिकता जग्गा धनी प्रमाणपूजा ➤ स्पष्ट नभएमा सर्जमिन मुचुल्का+ सनाखत समेत		➤ अंग्रेजी भाषामा रु.५००।— ➤ जन्ममिति, नाम थर शैशोधन रु ५००।— ➤ छात्रवृत्ति सिफारिस निःशुल्क ➤ विद्युत जडान, नामसारी ठाउँसारी (घरायससि) रु ५००।— ➤ विद्युत जडान, नामसारी ➤ ठाउँसारी (कृषी) रु २००।— ➤ दैविक प्रकोप, अपाङ्ग परिचय पत्र ➤ असहाय निःशुल्क ➤ बक्सौनी + मिलापत्र दस्तुर रु५००।— ➤ (दुवै पक्ष सँग अलग अलग) ➤ यात्रा सिफारिस (भारतको लागी) रु२००। ➤ मुद्रा दर्ता दस्तुर(फिराद पत्र) ➤ सिफारिस दस्तुर रु ५००। ➤ विविध सिफारिस दस्तुर रु २००।— ➤ विदेशमा खाता खोल्ने सिफारिस रु५००। ➤ कर्मचारी भर्ना विज्ञापन ➤ रा. प. वा सो सरह (छैटौ र सातौं) रु १५००।— ➤ रा. प. अन। वा सो सरह (चौथो र पाचौं) रु १०००।— ➤ श्रेणी विहिन रु ४००।— ➤ विद्युत जडान, नामसारी ठाउँसारी ➤ १५ हर्षपावर क्षमताको थ्रि फेस ➤ लाईन रु १०००।— ➤ १५ हर्षपावर भन्दा माथीको		
५	विभिन्न प्रकृतिका सिफारिस	➤ ब्यहोरा खुलेको माग निवेदन अनुसार यथार्थ बुझी सिफारिस गरिने		➤ रा. प. अन। वा सो सरह (चौथो र पाचौं) रु १०००।— ➤ श्रेणी विहिन रु ४००।— ➤ विद्युत जडान, नामसारी ठाउँसारी ➤ १५ हर्षपावर क्षमताको थ्रि फेस ➤ लाईन रु १०००।— ➤ १५ हर्षपावर भन्दा माथीको	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय

				➢ क्षमताको ग्री फेस लाईन रु २०००।— ➢ दर्ता हुन बाँकी जग्गामा बसोबास भएको स्थानमा पानी बिजुलीको सिफारिस ➢ आर.सि.सि फ्रेम स्ट्रक्चर भवन रु २००० ➢ ईटा, ढुङ्गाको गारोमा सिमेन्ट जडान भएको घरको सिफारिस दस्तुर रु १५००। ➢ ईटा, ढुङ्गाको गारोमा माटो जडान ➢ भएको घरको सिफारिस दस्तुर रु १०००। ➢ वन समूह जिल्ला आपूर्ति घर ➢ निर्माणका लागी काठको सिफारिस ५००। ➢ उद्योग दर्ता, नामसारी ठाउँसारी सिफारिस ➢ १० हर्षपावर क्षमताको रु १०००। ➢ (१०—२०) हर्षपावर क्षमताको रु १५००। ➢ (२०—५०) हर्षपावर क्षमताको रु ५०००। ➢ ५० हर्षपावर क्षमता भन्दा माथीको ➢ सिफारिस दस्तुर रु १००००।			
६	आम्दानी प्रमाणित सिफारिस	➢ ब्यहोरा खुलेको किटानी निवेदन ➢ नागरिकता ज.ध.प्र.पूर्जा ➢ स्पष्ट नभएमा सर्जमिन मुचुल्का+सनाखत समेत	➢ ब्यहोरा खुलेको माग निवेदन अनुसार यथार्थ बुझी सिफारिस गरिने	➢ वार्षिक रु १० लाखसम्मको रु ५००।— ➢ वार्षिक रु २० लाखसम्मको रु १०००।— ➢ वार्षिक रु ३० लाखसम्मको रु २०००।— ➢ वार्षिक रु ३० लाख भन्दा माथीको सिफारिस गर्दा रु ३०००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
७	घरबाटो प्रमाणित	➢ ब्यहोरा खुलेको किटानी निवेदन ➢ नागरिकता, ज.ध.प्र.पूर्जा ➢ स्पष्ट नभएमा सर्जमिन मुचुल्का+सनाखत समेत	➢ ब्यहोरा खुलेको माग निवेदन अनुसार यथार्थ बुझी सिफारिस गरिने	➢ घर तथा बाटो भए, नभएको (राजीनामा) सिफारिस दस्तुर रु ४००।— ➢ (४ किता भन्दा वढीमा प्रति किता ➢ थप १००)	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	

८	चार किल्ला प्रमाणित	- व्यहोरा खुलेको किटानी निवेदन - नागरिकता, ज.ध.प्र.पूर्जा - स्पष्ट नभएमा सर्जिमिन मुचुल्का+सनाखत समेत	व्यहोरा खुलेको माग निवेदन अनुसार यथार्थ बुझी सिफारिस गरिने	- चारकिल्ला प्रमाणीत दस्तुर रु ५००।— (४ किता भन्दा माथी भएमा प्रति - किता थप रु १००।—)	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
९	धितो मूल्यानङ्कन	- व्यहोरा खुलेको किटानी निवेदन, - नागरिकता, ज.ध.प्र.पूर्जा, - स्पष्ट नभएमा सर्जिमिन मुचुल्का+सनाखत समेत	व्यहोरा खुलेको माग निवेदन अनुसार यथार्थ बुझी सिफारिस गरिनु]	धितो मूल्यानङ्कन रु ५००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
१०	जन्म दर्ता	- बाबु+आमाको नागरिकताको प्रमाणपत्र - ढाँचा अनुसारको सूचना फाराम	एकाघरको आधिकारिक व्यक्तिले सूचना फाराम भर्ने	३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि विलम्ब शुल्क रु.२००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
११	मृत्यु दर्ता	- मृतकको नागरिकता, - जग्गाधनी प्रमाणपूर्जा, - सूचकको नागरिकता	एकाघरको आधिकारिक व्यक्तिले सूचना फाराम भर्ने	३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि विलम्ब शुल्क रु.२००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
१२	विवाह दर्ता	- सूचकको नागरिकता - दुलहीको नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र - नागरिकता नबनेको भए माइती तर्फको नागरिकता - जोडी फोटो २ प्रति	विवाहित जोडीले सूचना फाराम भर्ने	३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि विलम्ब शुल्क रु.२००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
१३	बसाई सराई दर्ता	- बसाई सराई भएर आएको प्रमाणपत्र - सरर जानेको हकमा सरी जाने ठाँउको जग्गा धनी प्रमाणपूर्जा - सरी आउने परिवारको नागरिकता+जन्म दर्ताको प्रमाणपत्र	आधिकारिक व्यक्तिले सूचना फाराम भर्ने	३५ दिन भित्र निःशुल्क, - विलम्ब शुल्क रु.२००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
१४	सम्बन्ध विच्छेद दर्ता	- नागरिकता,विवाहदर्ता - अदालतबाट सम्बन्ध विच्छेद भएको कागज	पति+पत्नीले सूचना फाराम भर्ने	३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि विलम्ब शुल्क रु.२००।—	कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त	बडा कार्यालय	
१५	सामाजिक सुरक्षाको नाम दर्ता— जेष्ठनागरिक नागरिकता	- नेपाली नागरिकता, - ढाँचा अनुसारको निवेदन, २ प्रति पासपोर्ट साइजको फोटो	७० वर्ष पुगे पछि वर्ष पुगे पछि जुनसुकै समयमा निवेदन दिने	निःशुल्क	तुरुन्त	बडा कार्यालय	
		नेपाली नागरिकता,	नागरिकतामा				

१६	सामाजिक सुरक्षाको नाम दर्ता जेष्ठनागरिक (दलित)	➤ ढाँचा अनुसारको निवेदन, ➤ २ प्रति पासपोर्ट साइजको फोटो	नागरिकतामा ६० वर्ष पुगे पछि जुनसुकै समयमा निवेदन दिने	➤ निःशुल्क	तुरुन्त	बडा कार्यालय	
१७	सामाजिक सुरक्षाको नाम दर्ता— विधवा महिला	➤ नेपाली नागरिकता, ➤ पतिको मृत्यु दर्ताको प्रमाणपत्र, ➤ अर्को विवाह नगरेको प्रमाण ➤ ढाँचा अनुसारको निवेदन, ➤ २ प्रति पासपोर्ट साइजको फोटो	➤ विधवा महिलाको लागि विधवा भएको जहिले सुकै समयमा	➤ निःशुल्क	तुरुन्त	बडा कार्यालय	
१८	सामाजिक सुरक्षाको नाम दर्ता—सम्बन्ध विच्छेद+विवाह नभएका एकल महिला	➤ नेपाली नागरिकता, ➤ सम्बन्ध विच्छेदको प्रमाणपत्र, ➤ अर्को विवाह वा विवाह नै नगरेको प्रमाण ➤ ढाँचा अनुसारको निवेदन, ➤ २ प्रति पासपोर्ट साइजको फोटो	➤ नागरिकतामा ६० वर्ष पुगे पछि जहिले सुकै समयमा	➤ निःशुल्क	तुरुन्त	बडा कार्यालय	
१९	सामाजिक सुरक्षाको नाम दर्ता— अशक्त अपाङ्ग+अति अशक्त अपाङ्ग	➤ नेपाली नागरिकता, ➤ जन्मदर्ताको प्रमाणपत्र, ➤ अपाङ्गता परिचयपत्र, ➤ ढाँचा अनुसारको निवेदन, ➤ २ प्रति पासपोर्ट साइजको फोटो	➤ अशक्त अपाङ्ग+अति अशक्त अपाङ्गको लागि प्रमाण सहित जहिले सुकै	➤ निःशुल्क	तुरुन्त	बडा कार्यालय	
२०	सामाजिक सुरक्षाको नाम दर्ता— बाल संरक्षण	➤ जन्मदर्ताको प्रमाण पत्र, ➤ बाबु+आमाको जग्गा ध.प्र.पूजा, ➤ ढाँचा अनुसारको निवेदन, ➤ २ प्रति पासपोर्ट साइजको फोटो ➤ संरक्षकको नागरिकता	➤ बाल संरक्षण अनुदान प्राप्त गर्ने बाल बालिकाको लागि प्रमाण सहित जहिले सुकै	➤ निःशुल्क	तुरुन्त	बडा कार्यालय	
२१	योजना स्वीकृतिका लागि	➤ वडा भेलाबाट योजना माग गर्ने ➤ विषयगत समितिमा छलफल गर्ने ➤ एकीकृत योजना तर्जुमा समितिमा छलफल गर्ने ➤ गाउँपालीका बोर्डबाट पारित गर्ने		➤ निःशुल्क	मंसिर—पुस	योजना	

		➤ गाउँसभाबाट अनुमोदन गर्ने					
२२	योजनाको कार्यान्वयन तथा सम्झौता	➤ वडाध्यक्ष वा वडा सदस्यको उपस्थितिमा उपभोक्ता भेला ➤ अध्यक्ष,सचिव र कोषाध्यक्ष मध्ये एउटा महिला सहित ७ देखि ११ जनाको उपभोक्ता समिति गठन ➤ महिला सहित ५ जनाको अनुगमन समिति गठन ➤ उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता ➤ प्राविधिक लागत स्टीमेट ➤ अध्यक्ष,सचिव र कोषाध्यक्षको संयुक्त बैंक खाता खोल्ने ➤ कार्यालय सँग सम्झौता गर्ने		➤ निःशुल्क	प्रक्रिया पूरा भएमा दुई दिन भित्र	योजना	
२३	योजनाको सुपरिवेक्षण र अनुगमन	➤ मौखिक तथा लिखित माध्यमबाट		➤ निःशुल्क	कार्यान्वयनको क्रममा यथाशिघ्र	योजना	योजना+प्राविधिक+अन्य कर्मचारी, अनुगमन समितिका पदाधिकारी समेत
२४	योजना, जाँचपास, फरफारक, कार्यसम्पन्न तथा भुक्तानी	➤ कार्यसम्पन्न भएको प्राविधिक प्रतिवेदन नापी किताब ➤ योजनामा खर्च भएको रकमको बिल भरपाई ➤ फछौटको लागि उपभोक्ता समितिको निर्णय ➤ खर्च सार्वजनिक गरेको निर्णय ➤ सार्वजनिक लेखा परीक्षणको प्रतिवेदन		➤ निःशुल्क	प्रक्रिया पूरा भएमा तीन दिन भित्र	योजना+ लेखा	योजना+ लेखा शाखा

		➤ काम सम्पन्न भएको अनुगमन समितिको प्रतिवेदन, कार्य सम्पन्न भएको प्राविधिक मूल्याङ्कन					
२५	घरनक्शा व्यवस्थापन घर निर्माण इजाजत	➤ नापी नक्शा, ➤ जग्गाधनी प्र.पूजा, ➤ नक्शा, ➤ दरखास्त फाराम, ➤ मालपोत बुझाएको रसिद, ➤ सूचीकृत इन्जिनियरि र कन्सलटेन्सीको प्रमाणपत्र र नक्सा समेतका अन्य कागजात		➤ गाउँपालिकाको आर्थिक ऐन अनुसार	१) सूचना टाँस ७ दिन भित्र २) मुचुल्का १५ दिन भित्र सूचनाको म्याद पछि ३) रकम दाखिला मुचुल्का भएपछि ४) प्लिनथ लेभल निर्माण पछि अनुगमन प्रतिवेदनका आधारमा सुपर स्टक्चरको अनुमति प्रदान ५) सुपर स्टक्चर निर्माण भएको अनुगमन प्रतिवेदनका आधारमा सम्पन्न प्रमाणपत्र प्रदान ६) निर्माण कार्य प्रारम्भ भएको २ वर्ष भित्र सम्पन्न प्रमाण पत्र लिइसक्नु पर्ने	प्राविधिक	प्राविधिक शाखा प्रमुख
२६	सूचना तथा गुनासो व्यवस्थापन	➤ मौखिक तथा लिखित निवेदन वा उजुरी पेटिकामा गोप्य लिखित जानकारी		➤ निःशुल्क	तुरुन्त	कार्यालय	गुनासो सुन्ने अधिकारी

सि.नं	सि.नं		महिना :माघ देखि चैत्र			यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
१	पन्जिकरण तर्फ		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	जन्मदर्ता	५५	५१	५६	१६२	५७३	
	ख	मृत्युदर्ता	२२	१३	१७	५२	१८५	
	ग	विवाहदर्ता	२४	३२	२०	७६	२५३	
	घ	सम्बन्ध विच्छेद	३	४	३	१०	२४	
	ङ	बसाईसराई दर्ता	१२	४	९	२५	१००	
	च	बसाई सरी गएको	३९	२२	२३	८४	३६२	
	छ	बसाई सरी आएको	०	०	५	५	२६	
२	सामाजिक सुरक्षा तर्फ		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	वितरण गरिएको रकम	०	०	३२५४१९१२	३२५४१९१२	९७०७७९६९	
	ख	जम्मा लगत कट्टा भएको संख्या	०	०	३१	३१	१५५	
	ग	जम्मा थप भएको संख्या	०	०	५५	५५	५३७	
	घ	हाल कायम भएको जम्मा संख्या	०	०	३३६८	३३६८	१३३८७	
	ङ	औषधी उपचारमा खर्च रकम वितरण	०	०	०	०	२२००००	
		औषधी उपचारमा लाभान्वित हुने संख्या	०	०	०	०	३२	
३	प्रमाणित सम्बन्धी		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	नाता प्रमाणित	२१	२५	३२	७८	२५८	
	ख	आम्दानी प्रमाणित	१९	१९	१०	४८	९१	
	ग	अन्य प्रमाणित	१८१	१८१	६६	४२८	८५५	
४	सिफारिस सम्बन्धी		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	नागरिकता सिफारिस	४८	६७	४७	१६२	५९९	
	ख	नाबालक परिचय पत्र सिफारिस	४	४	०	८	१३	
	ग	प्रतिलिपि नागरिकता सिफारिस	३१	३८	२७	९६	२४४	
	घ	पेन्सन सम्बन्धी कागजात सिफारिस	३	३	४	१०	३०	
५	प्रकोप व्यवस्थापन सम्बन्धी		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	राहत प्राप्त गर्ने संख्या	०	०	०	०	१३९	
	ख	आर्थिक सहायता रकम	०	०	०	०	१००००००	
६	न्यायिक समिति सम्बन्धी विवरण		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	न्यायिक समितिमा दर्ता भएका निवेदन संख्या	१	०	२	३	१०	
	ख	फछ्यौट संख्या	०	१	१	२	५	
		मिलापत्र भएका	०	१	१	२	४	
		फैसला भएका	०	०	०	०	१	
	ग	मेलमिलाप केन्द्र पठाइएको संख्या	०	०	०	०	०	
७	दर्ता नविकरण सम्बन्धी		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	संघ संस्था दर्ता	०	०	१	१	२	
	ख	संघ संस्था नविकरण	१	३	०	४	९	

सि.नं	सि.नं		महिना :माघ देखि चैत्र			यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	ग	व्यवसाय दर्ता	३	२	२	७	२८	
	घ	व्यवसाय नविकरण	१९	८६	०	१०५	३२७	
	ङ	कृषि सम्बन्धी फर्म दर्ता	८	१	१	१०	२४	
	च	कृषि सम्बन्धी फर्म नविकरण	२२	१	०	२३	५४	
	छ	पशुपालन सम्बन्धी फर्म दर्ता	०	०	०	०	२	
	ज	पशुपालन सम्बन्धी फर्म नविकरण	०	०	०	०	२०	
	झ	कृषि तथा पशु फर्म दर्ता	८	१	१	१०	२४	
	ञ	कृषि तथा पशु फर्म नवीकरण	२२	१	०	२३	५४	
	ट	कृषक दर्ता संख्या	०	०	०	०	०	
	ठ	कृषक समूह दर्ता संख्या	२	०	१	३	४	
८	सहायता कक्षबाट सेवा लिने संख्या		१५०	१५५	१६५	४७०	१३२८	
९	सामाजिक संजाल अध्यावधिक पटक		१६	१३	१७	४६	१५१	
१०	कार्यालयको वेबसाईट अध्यावधिक पटक		५९	५	१४	७८	१४८	
११	SMS मार्फत सूचना सम्प्रेषण		५१	१५२	३७३	५७६	६७५०	
मन सम्बन्धी विवरण (पटक)			माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	बजार अनुगमन	०	०	०	०	२२०	
	ख	कारवाही	०	०	०	०	३२	
	ग	स्वास्थ्य चौकीहरुको अनुगमन	२	०	०	२	१४	
	घ	वडा कार्यलयहरुको अनुगमन	०	०	०	०	०	
	ङ	विद्यालयहरुको अनुगमन	५	७	१०	२२	६३	
	च	सहकारी संस्थाहरुको अनुगमन	०	०	०	०	२१	
	छ	योजनाहरुको अनुगमन निरीक्षण	११	१०	९	३०	५७	
	ज	योजनाहरुको प्राविधिक निरीक्षण	१४	२८	२५	६७	५२५	
	झ	मासु पसलहरुको अनुगमन	०	०	०	०	०	
	ञ	औषधी पसलहरुको अनुगमन	०	०	०	०	६	
	ट	कृषकहरुको फर्म अनुगमन	०		९८	९८	१०७	
	ठ	कृषक भेटघाट (कृषिसँग सम्बन्धित)	३०	१५	११	५६	२११	
	ड	कृषक भेटघाट (पशुपंछीसँग सम्बन्धित)	८	२३	५५	८६	२४०	
१३	गुनासो फछौट		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	कार्यालयमा निवेदन मार्फत	०	०	०	०	०	
	ख	हेल्लो सरकार मार्फत	०	०	०	०	०	
	ग	सामाजिक सन्जाल मार्फत	०	०	०	०	०	
१४	बैठक सम्बन्धी विवरण		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	कार्यपालिका बैठक	१	१	१	३	१०	
	ख	वडा समिति बैठक	१४	१४	१४	४२	१२६	
	ग	विषयगत समिति बैठक	०	०	०	०	९	
	घ	विपद् सम्बन्धी बैठक	०	०	०	०	३	

सि.नं	सि.नं		महिना :माघ देखि चैत्र			यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	ड	LCCMC बैठक	०	०	०	०	०	
	च	खरिद सम्बन्धी बैठक	०	०	०	०	९	
	छ	टेण्डर सम्बन्धी बैठक	६			६	११	
	ज	कर्मचारी छनौट सम्बन्धी बैठक	५	०	१	६	१४	
	झ	विपन्न नागरिक उपचार सम्बन्धी बैठक	०	०	०	०	१८	
	ञ	स्टाफ बैठक	१	०	१	२	४	
	ट	विद्यालय प्र.अ.हरुको मासिक बैठक	१	१	१	३	८	
	ठ	स्थानीय पाठ्यक्रम निर्माण समितिको बैठक	०	०	०	०	०	
	ड	शिक्षा समितिको बैठक	०	०	१	१	२	
	ढ	न्यायीक समितिको बैठक	१	१	१	३	८	
	ण	मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति	०	०	०	०	४	
	त	विशेष आर्थिक सुविधा सम्बन्धी बैठक	०	०	०	०	७	
	थ	अन्य	०	०	०	०	४	
१५	योजना सम्बन्धी विवरण		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	जम्मा योजनाहरुको संख्या	०	०	०	०	३०५	
	ख	उपभोक्ता समितिबाट सम्झौता भएको संख्या	१४	२८	२५	६७	२०४	
	ग	योजनाको रकम भुक्तानी संख्या	१५	१५	२६	५६	६२	
	घ	बोलपत्र / शिलबन्दी				०	०	
	ङ	आयोजनाको Cost Estimate, Bidding Document तयार	२	२	०	४	२०	
	च	ठेक्का सम्झौता तयार	१	३	०	४	१६	
	छ	Bid Evaluation Report तयार	२	२	०	४	१७	
	ज	ठेक्का मूल्याङ्कन प्रतिवेदन	१	१	०	२	२४	
	झ	आयोजना सुपरिवेक्षण	३००	३५०	३७०	१०२०	१८५७	
	ञ	उपभोक्ता समितिद्वारा सम्पादित हुने योजना				०	०	
	ट	योजना लागत अनुमान तयार	१४	२८	२५	६७	३६७	
	ठ	योजना मुल्याङ्कन तयार	१५	१५	२६	५६	३४६	
१६	स्वास्थ्य सेवा सम्बन्धी		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	१. स्वास्थ्य सेवा लिने नागरिकहरुको विवरण		३९७९	३९६०	४२३५	१२१७४	३१०७४	
	क	स्वास्थ्य संस्थाबाट	२३४१	२०००	२२२८	६५६९	१३५०३	
	ख	खोप केन्द्रबाट	२०४	१९१	१७४	५६९	४१०५	
	ग	महिला स्वास्थ्य स्वयंसेविका मार्फत	११०७	१२९९	१३१०	३७१६	८२२८	
	घ	गाउँघर क्लीनिकबाट	३२७	४७०	५२३	१३२०	९९१४	
	२. खोप कार्यक्रम सम्बन्धी विवरण							
	क	बि.सि.जी.	१४	११	९	३४	१०४	
	ख	डि.पि.टि.१	२१	१९	२१	६१	१९५	
	ग	डि.पि.टि.२	२४	२६	२२	७२	२२०	
	घ	डि.पि.टि.३	३४	२६	२४	८४	२१२	
	ङ	पि.सि.भि.३ एम आर	२३	२०	२५	६८	१७९	

सि.नं	सि.नं		महिना :माघ देखि चैत्र			यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	च	जे.ई.	२१	३२	१५	६८	१४८	
	छ	एम आर २	३१	२९	२४	८४	२००	
	ज	टि.डि.२ र २+	२२	१४	१९	५५	१३०	
	३.क्षयरोग नियन्त्रण सम्बन्धी सेवा प्रदान		०	३	१	४	२२	
	४.ओ.पि.डी. सेवा		२३०९	१०२४	१०१४	७०१७	२४७९७	
	क	महिलाको संख्या	१३९४	६२९	६४७	४३४७	१४९९६	
	ख	पुरुषको संख्या	९१५	३९५	३६७	२६७०	९८०१	
	५."मेरी आमा स्वस्थ आमा" कार्यक्रम तर्फ		४९	६८	९२	३६६	९८४	
	क	गर्भवती संख्या	१२	१७	२३	२०९	४७३	
	ख	परामर्श दिईएको संख्या	१२	१७	२३	५२	२०२	
	ग	फोकल पर्सनले सम्पर्क गरेको पटक	२५	३४	४६	१०५	३०९	
	६.घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा		१३८	०	०	१३८	८५६९	
	७.निशुल्क औषधी वितरण					०	६४३३	
	८.मातृ तथा नवशिशु		७६	८३	१०१	२६०	७५३	
	९.स्वास्थ्य विमा		०	०	०	०	०	
	१०.पोषण सम्बन्धी कार्यक्रम		३३०	४८६	४८४	१३००	३८८७	
	क	नयाँ तौल	१८	३२	१३	६३	२६६	
	ख	दोहोराईएको तौल	३१२	४५४	४७१	१२३७	३६२१	
१७	प्रधानमन्त्री रोजगार कार्यक्रम		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	प्रधानमन्त्री रोजगार कार्यक्रम योजना संख्या	२७	०	०	२७	२८	
	ख	रोजगारमा संलग्न जनशक्ति	०	०	०	०	०	
	ग	प्रधानमन्त्री रोजगारका लागि सूचीकृत संख्या	०	०	०	०	८३०	
	घ	वैदेशिक रोजगारबाट फर्केका संख्या	०	०	०	०	२२९	
१८	कृषि तर्फ:		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	कृषकहरुलाई विउपल वितरण (कृषक संख्या)	०	०	०	०	०	
	ख	कृषकहरुलाई औजार वितरण	०	०	०	०	६६	
	ग	पशुपंक्षी औषधी वितरण	०	०	०	०	१७६३	
	घ	पशुपंक्षी निकासी सिफारिस र संख्या	०	०	०	०	५	
	ङ	कृतिम गर्भाधान (गाई)	०	०	०	०	७९	
	च	कृतिम गर्भाधान (भैसी)	०	०	०	०	९७	
	छ	बाख्रा	०	०	०	०	०	
१९	परिचय पत्र वितरण सम्बन्धी		माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	जेष्ठ नागरिक परिचय पत्र वितरण संख्या	११	२	२	१५	९५३	
	ख	अपाङ्ग परिचय पत्र वितरण संख्या	२	४	२	८	५५	
	ग	गरिव परिवार पहिचान तथा परिचयपत्रको लागि लगत संकलन	०	०	०	०	०	
	घ	गणना गरिएको पुरुष परिवारमूलीको संख्या	०	०	०	०	०	
	ङ	गणना गरिएको महिला परिवारमूलीको संख्या	०	०	०	०	०	

सि.नं	सि.नं		महिना :माघ देखि चैत्र			यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	च	गरिव परिचय पत्र वितरण संख्या	०	०	०	०	०	
२०		रिक्त पदमा शिक्षक नियुक्ती	२	२	०	४	१७	
२१		हेल्थ डेस्कबाट सेवा लिनेको संख्या	१५०	१५५	१६५	४७०	४७०	
२२		ऐन, नियम, नियमावली तथा कार्यविधि सम्बन्धी	माघ	फागुन	चैत्र	यो अवधिको जम्मा	यो आ.व.मा हालसम्मको	कैफियत
	क	ऐन, नियम, नियमावली, स्वीकृत भएको संख्या	०	०	०	०	०	
	ख	कार्यविधि निर्देशिका स्वीकृत भएको संख्या	०	०	०	०	०	

आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण :

कार्यालयको राजश्व सम्बन्धी विवरण

क्र.सं.	विवरण	माघ	फागुन	चैत्र	यो अवधीको जम्मा	हाल सम्मको आम्दानी	कैफियत
1	भुमि तथा मालपोत कर	३०५९५	२३०९५	३६७३२२	४२१०१२	७८५८१९	
2	व्यवसाय कर	४१०००	७५००	२०७५०	६९२५०	७०४६२५	
3	अन्य कर	२१८३५	२०६२५	१०८६६	५३३२६	१७७९४१	
4	अन्य दस्तुर	५९५०	३७९३	०	९७४३	१६४०३	
5	अन्य राजस्व	०	०	९५४४०	९५४४०	९७८९०	
6	अन्य शुल्क	२०५०	१०३५	५२५	३६१०	१५२६०	
7	घर कर	१७७००	६६७५	०	२४३७५	५६३१५	
8	घर बहाल कर	१५०००	२८८०७	४२०००	८५८०७	१९५७१९	
9	नाता प्रमाणित दस्तुर	२३३००	२४५००	५९४००	१०७२००	२६७७००	
10	परीक्षा शुल्क	०	०	०	०	१९०००	
11	बन क्षेत्रको अन्य आय	०	०	०	०	०	
12	व्यक्तिगत घटन दर्ता दस्तुर	४३९००	२५१००	८३८०	७७३८०	३०८९८०	
13	सिफारिस दस्तुर	८३१५०	६३८०	८७०००	१७६५३०	५९९६८०	
जम्मा		२८४४८०	१४७५१०	६९१६८३	११२३६७३	३२४५३३२	

कार्यालयको आर्थिक प्रशासन सम्बन्धी विवरण

क. पूँजीगत खर्च

विवरण	वार्षिक बजेट	माघ	फागुन	चैत्र	यो अवधीको खर्च	हाल सम्मको खर्च	बाँकी बजेट
गाउँपालिका	७८०५५०००	५३४५८१	५४६८६८	२२४६४०००	२३५४५४४९	३४३६६७४५	४३६८८२५५
संघ	५०६०००००	०	०	१९१६६०००	१९१६६०००	१९२६५४४०	३१३३४५६०
प्रदेश	३८०००००	०	०	३२२१०००	३२२१०००	३२२१०००	५७९०००
जम्मा	१३२४५५०००	५३४५८१	५४६८६८	४४८५१०००	४५९३२४४९	१२००२१८५	७५६०१८१५

ख. चालु खर्च

विवरण	वार्षिक बजेट	माघ	फागुन	चैत्र	यो अवधीको खर्च	हाल सम्मको खर्च	बाँकी बजेट
गाउँपालिका	१५४२१३०००			३२६६८०००	३२६६८०००	७४५९७३८३	७९६१५६१७
संघ	१८८०९३०००			६१३५४०००	६१३५४०००	११०६९६४२९	७७३९६५७१
प्रदेश	६००००००			०	०	०	६००००००
जम्मा	३४८३०६०००			९४०२२०००	९४०२२०००	१८५२९३८१२	१६३०१२१८८

धरौटी सम्बन्धी विवरण :

विवरण	अन्या (गत आर्थिक वर्षको)	यस आ.ब. को				हालसम्मको	जम्मा
		माघ	फागुन	चैत्र	यो अवधीको		
आम्दानी	५००६२१३	०	०	१०३८५४३	१०३८५४३	१०६६१९७	६०७२४१०
खर्च		०	०	०		४०००	४०००
जम्मा	५००६२१३	०	०	१०३८५४३		२३६५४	६०६८४१०

निर्णय गर्ने प्रक्रिया र अधिकारी :

- ❖ निर्णय गर्ने प्रकृया: गाउँसभा, कार्यपालिका बैठक, टिप्पणी र आदेश।
- ❖ अधिकारी: प्रमुख प्रशासकीय अधिकृत

निर्णय उपर उजुरी सुन्ने अधिकारी : प्रचलित कानून बमोजिम ।

सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद :

क) कार्यालय प्रमुख :

- नाम: राजिव पन्थी
- पद: प्रमुख प्रशासकीय अधिकृत
- सम्पर्क नं. : ९८५७०६७९१२

ख) सूचना अधिकारी :

- नाम: नवराज घिमिरे
- पद: अधिकृत छैठौं
- सम्पर्क नं. : ९८५७०८५२०९

ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

- ❖ स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- ❖ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
- ❖ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
- ❖ वातावरण संरक्षण ऐन, २०७६
- ❖ वातावरण संरक्षण नियमावली, २०७७
- ❖ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
- ❖ श्रम ऐन, २०७४
- ❖ सामाजिक सुरक्षा ऐन, २०७५
- ❖ सामाजिक-सुरक्षा-नियमावली, २०७६
- ❖ सार्वजनिक खरिद ऐन, २०६३
- ❖ सार्वजनिक खरिद नियमावली, २०६४
- ❖ राष्ट्रिय-परिचयपत्र-तथा-पञ्जीकरण-ऐन-२०७६
- ❖ रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ।
- ❖ रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ ।
- ❖ नेपाल नागरिकता ऐन, २०६३
- ❖ विपद न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४
- ❖ भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- ❖ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- ❖ संस्था दर्ता ऐन, २०३४
- ❖ प्रदेश संस्था दर्ता ऐन, २०७५
- ❖ उपभोक्ता संरक्षण ऐन, २०७५
- ❖ विवाह दर्ता ऐन, २०२८
- ❖ सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४
- ❖ सूचनाको हक सम्बन्धी ऐन, २०६४
- ❖ सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- ❖ नेपाल नागरिकता नियमावली, २०६३
- ❖ संस्था दर्ता नियमावली, २०३४
- ❖ विवाह दर्ता नियमावली, २०२८
- ❖ सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
- ❖ सहकारी ऐन, २०७४
- ❖ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६
- ❖ रोजगार संयोजकका पदपूर्ति तथा सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६ ।
- ❖ कामका लागि परिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालना तथा व्यवस्थापन कार्यविधि), २०७६
- ❖ बेरोजगार सूची निर्धारण तथा प्राथमिकिकरण मार्गदर्शन, २०७६

कार्यालयको वेबसाईट, सामाजिक संजाल र सम्पर्क विवरण



ito.gulmidarbarruralmun@gmail.com,
info@gulmidarbarmun.gov.np



<https://www.gulmidarbarmun.gov.np>



<https://www.facebook.com/gulmidarbarmun>



[Twitter.com/GulmidarbarRMun](https://twitter.com/GulmidarbarRMun)



9857067912, 9857085209

कार्यालयको सम्पर्क नं.

९८५७०९८२३४ (अध्यक्ष)

९८५७०७४४९९ (उपाध्यक्ष)

९८५७०६७९९२ (प्रमुख प्रशासकीय अधिकृत)

सूचना अधिकारी

हस्ताक्षर:

नाम थर: नवराज घिमिरे

पद: अधिकृत छैठौं



कार्यालय प्रमुख

हस्ताक्षर:

नाम थर: राजिव पन्थी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति: २०८० साल बैशाख १५ गते